

Rajab daily Dua'a

يَا مَنْ أَرْجُوهُ لِكُلِّ خَيْرٍ

Yaa Man Arjohu Le Kulle Khair

(Arabic text with English, Urdu, Hindi Translation & English Transliteration)

For any errors / comments please write to: duas.org@gmail.com

Kindly recite Sura E Fatiha for Marhumeen of all those who have worked towards making this small work possible.
To display the font correctly, please use the Arabic font "Attari_Quran_Shipped" , Urdu font "Alvi Nastaleeq" & Hindi font "Mangal". Download font here : <http://www.duas.org/fonts/>

The following du`a is recommended after the daily obligatory prayers in the month of Rajab. The du`a, according to Shaykh `Abbas Qummi in Mafateehul Jinaan has been taught by Imam Ja`far as-Sadiq (A.S). Sayyid Ibn Tawus (R.A) has narrated that Muhammad ibn Dhakwan—known as ‘*al-Sajjad*’ due to his remarkable, long prostration during which he used to weep so heavily that he lost his sight — asked Imam Ja`far al-Sadiq (A.S), saying, “May Allah accept me as ransom for you! We are now in Rajab; please teach me a supplication due to which Almighty Allah may help me.” Hence, the Imam (A.S) asked him to write down the following
Dua:

اللَّهُمَّ صَلِّ عَلَى مُحَمَّدٍ وَآلِ مُحَمَّدٍ

**O' Allāh send Your blessings on
Muhammad
and the family of Muhammad.**

اے اللہ! رحمت فرما محمد و آل (ع) محمد پر

ऐ अल्लाह मुहम्मद और आले मुहम्मद पर अपनी सलामती रख

allahumma salli `ala muhammadin wa ali muhammadin

بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ

**In the Name of Allāh,
the All-beneficent, the All-merciful.**

عظیم اور دائمی رحمتوں والے خدا کے نام سے

अल्लाह के नाम से जो बड़ा कृपालु और अत्यन्त दयावान हैं।

bi-smi llahi r-rahmani r-rahimi

يَا مَنْ أَرْجُوهُ لِكُلِّ خَيْرٍ ،

O He Whom alone I hope for all good things;

اے وہ جس سے ہر بھلائی کی امید رکھتا ہوں

ऐ वो जिस से हर भलाई की उम्मीद रखता हूँ

ya man arjohu likulli khayrin,

وَأَمَّنُ سَخَطَهُ عِنْدَ كُلِّ شُرَّةٍ ،

and Whose wrath I do not expect when I do
wrong;

اور ہر برائی کے وقت اس کے غضب سے امان چاہتا ہوں اے

اور ہر بُرائی کے وقت اِس کے گِزب سے امان چاہتا ہوں

wa amanu sakhatahu `inda kulli sharrin,

يَا مَنْ يُعْطِي الْكَثِيرَ بِالْقَلِيلِ ،

**O He Who recompenses the little deed with
very much reward;**

وہ جو تھوڑے عمل پر زیادہ اجر دیتا ہے

ऐ वो जो थोड़े अमल पर ज़्यादा अजर देता है

ya man yu`ty alkathira bilqalili,

يَا مَنْ يُعْطِي مَنْ سَأَلَهُ

O He Who answers him who begs Him;

اے وہ جو ہر سوال کرنے والے کو دیتا ہے

ऐ वो जो हर सवाल करने वाले को देता है

ya man yu`ty man salahu,

يَا مَنْ يُعْطِي مَنْ لَمْ يَسْأَلْهُ

O He Who gives those who do not ask Him

اے وہ جو اسے بھی دیتا ہے جو سوال نہیں کرتا

ऐ वो जो इसे भी देता है जो सवाल नहीं करता

ya man yu`ty man lam yasalhu

وَمَنْ لَمْ يَعْرِفْهُ تَحَنُّنًا مِنْهُ وَرَحْمَةً ،

and do not even recognize Him out of His
kindness and mercifulness:

اور اسے بھی دیتا ہے جو اسے نہیں پہچانتا

और इसे भी देता है जो इसे नहीं पहचानता,

wa man lam ya`rifhu tahannnan minhu wa rahmatan,

أَعْطِنِي بِمَسْأَلَتِي مِنْ جَمِيعِ خَيْرِ
الدُّنْيَا ،

(please do) give me, for I pray You, the
whole welfare of this world

احسان ورحمت کے طور پر تو مجھے بھی میرے سوال پر دنیا

एहसान और रहमत के तौर पर तू मुझे भी मेरे सवाल पर दुनिया

a`tiny bimasalaty iiyyaka jami`a khayri alddunya

وَجَمِيعِ خَيْرِ الْآخِرَةِ ،

and the whole welfare of the Next World;

وآخرت کی تمام بھلائیاں اور نیکیاں عطا فرمادے

व आखेरत की तमाम भलाईयाँ और नेकियाँ अता फ़रमा दे

wa jami`a khayri alakhirati,

وَأَصْرِفْ عَنِّي بِمَسْأَلَتِي إِيَّاكَ

and save me, for I pray You,

اور میری طلبگاری پر

और मेरी तलाबगारी पर

wasrif `anni bimasalaty iyyaka

جَمِيعَ شَرِّ الدُّنْيَا وَشَرِّ الآخِرَةِ

the whole evil of this world and the Next
World

دنیا و آخرت کی تمام تکلیفیں اور مشکلیں دور کر کے مجھے محفوظ فرما دے

دُنْیَا وَ آخِرَتِ كِی تَمَام تَكْلِیفَیْنِ اَوْر مُشْكِلَیْنِ دُور كَرَكِے مُذِیْ مَحْفُوظِ فَرْمَا دِے

jami`a sharr alddunya wa sharr alakhirati,

فَإِنَّهُ غَيْرُ مَنقُوصٍ مَّا أُعْطِيَتْ ،

Verily, all that which You give is
unblemished.

کیونکہ تو جتنا عطا کرے تیرے ہاں کمی نہیں پڑتی

क्योंकि तू जितना अता करे तेरे यहाँ कमी नहीं पड़ती,

fa'innhu ghayru manqusin ma a`tayta,

وَزِدْنِي مِنْ سَعَةِ فَضْلِكَ يَا كَرِيمُ.

**(Please do) increase Your favors upon me,
O the All-generous.**

اے کریم تو مجھ پر اپنے فضل میں اضافہ فرما۔

ऐ करीम तू मुझ पर अपने फज़ल में इज़ाफा फ़रमा!

wa zidny min faʿlika yakarimu.

The narrator then added that Imam al-Sadiq (a.s), then, grasped his beard with his left hand, while reciting this supplication, and moved ceaselessly his forefinger of his right hand. He then recited the following:

يَا ذَا الْجَلَالِ وَالْإِكْرَامِ ،

O the Lord of Majesty and Honor;

اے صاحب جلالت و بزرگی

ऐ साहिबे जलालत व बुजुर्गी वाले

ya dhal-jalali wal-ikrami

يَا ذَا النِّعْمَاءِ وَالْجُودِ ،

O the Lord of bliss and magnanimity;

اے نعمتوں اور بخشش کے مالک

ऐ नेमतों और बखशीश के मालिक

ya dhalnna`ma'i wal-judi

يَا ذَا الْأَمْنِ وَالطَّوْلِ ،

O the Lord of favor and munificence;

اے صاحب احسان و عطا

ऐ साहिबे एहसान व अता

ya dhal-manni walttawli

حَرِّمِ شَيْبَتِي عَلَى النَّارِ.

**(please do) rescue my white-hair beard
from Hellfire.**

میرے سفید بالوں کو آگ پر حرام فرمادے۔

मेरे सफ़ेद बालों को आग पर हाराम फ़रमा दे

harrim shaybaty `ala alnnari

اللَّهُمَّ صَلِّ عَلَى مُحَمَّدٍ وَآلِ مُحَمَّدٍ

**O' Allāh send Your blessings on
Muhammad
and the family of Muhammad.**

اے اللہ! رحمت فرما محمد و آل (ع) محمد پر

ऐ अल्लाह मुहम्मद और आले मुहम्मद पर अपनी सलामती रख

allahumma salli `ala muhammadin wa ali muhammadin

**Please recite
Sūrat al-Fātiḥah
for
ALL MARHUMEEN**

For any errors / comments please write to: duas.org@gmail.com

Kindly recite Sura E Fatiha for Marhumeen of all those who have worked towards making this small work possible.
To display the font correctly, please use the Arabic font "Attari_Quran_Shipped" , Urdu font "Alvi Nastaleeq" & Hindi font "Mangal". Download font here : <http://www.duas.org/fonts/>